

**जातीय समानताको बढावाको निम्ति
अवस्थित र योजनाबद्ध उपायहरू
हडकड वेधशाला**

हडकड वेधशाला (HKO) ले आम जनता साथै अन्य विशेष प्रयोगकर्ता जस्तै शिपिंग र उड्डयन क्षेत्रको आवश्यकता पुरा गर्न, उच्च स्तरको मौसम विज्ञान सेवाहरू प्रदान गर्दछ। HKOले आम जनताहरूलाई, उनीहरूको जातीय पृष्ठभूमिका बाबजुद, सेवाहरू समान रूपमा प्राप्त हुने सुनिश्चित गर्न ठूलो महत्त्व दिन्छ।

सेवाहरू
सम्बन्धित

- HKOले (a) मौसमको पूर्वानुमान गर्न र खराब मौसमको चेतावनी जारी गर्न, (b) हडकडमा वातावरणीय विकिरणको तह बारे जानकारी प्रदान गर्न, (c) र एकनासको हडकडको मानक समय कायम राख्न र जियोफिजिकल (भौगोलिक विज्ञान), ओसिनोग्राफिक (समुन्द्री विज्ञान), एस्ट्रोनोमिकल (खगोल विज्ञान) र जलवायु सम्बन्धित सूचना उपलब्ध गर्ने उत्तरदायी लिन्छ।

अवस्थित
उपायहरू

- HKOको वेबसाइटमा हडकडको दर्जुवटा आनधकारिक भाषाहरू (चिनियाँ र अंग्रेजी) मा HKO को मौसम चेतावनी र सेवाहरूको जानकारी उपलब्ध छन्। विभिन्न भाषाहरूमा¹ मौसम सम्बन्धि आधारभूत जानकारी प्रदान गर्न निजीकृत मौसम वेबसाइट शुरू गरिएको छ।
- सर्वसाधारण जनतामा वितरण गर्नका लागि जानकारीमुलक र शैक्षिक पर्चाहरू/पुस्तिकाहरू पनि दुबै भाषाहरूमा प्रकाशित गरिएका छन्। यसका अतिरिक्त, HKO ले मौसम चेतावनी

¹ समावेश गरिएका भाषाहरू हिन्दी, नेपाली, उर्दू, थाइ, बहासा इन्डोनेशिया, तगालोग, पञ्जाबी र भियतनामी हुन्।

बारेका तीन पर्चाहरु (“[हङकङको ट्रपिकल चेतावनी संकेतहरु](#)”², “[आँधीवर्षाको चेतावनी प्रणाली](#)”³ र “[कडा मनसुनका संकेत](#)”⁴) विभिन्न भाषामा¹ अनुवाद गरेको छ, जसलाई HKO को वेबसाइटमा अपलोड गरिएको छ।

भावी कार्यको
मूल्यांकन

- HKOले विविध जातिका मानिसहरुको आवश्यकताहरु पूरा गर्ने दृष्टिकोणको साथ,सेवाहरु समय-समयमा समीक्षा गर्नेछ ।

लिने /लिनु पर्ने
थप उपयाहरु

- आगामी वर्षहरुमा HKOले विभिन्न जातीय भाषाहरुमा मौसम चेतावनी बारे पर्चाहरु र किताबहरु उपलब्ध गर्नेछ ।
- HKOले विविध जातिका मानिसहरुका आवश्यकताहरु अनुसार शैक्षिक गतिविधिहरु जस्तै HKOको भ्रमणहरु आयोजना गर्नेछ।

सोधपुछको लागि, कृपया श्री सानो इउ, सहायक विभागीय सचिव (सामान्य) २ लाई निम्न च्यानलहरु मार्फत सम्पर्क गर्नुहोस्:-

टेलिफोन नं. : 2926 8039
फ्याक्स नं. : 2311 9448
ईमेल : mailbox@hko.gov.hk
पत्राचार ठेगाना : Hong Kong Observatory
134A Nathan Road
Kowloon
Hong Kong

² प्रकाशन नं. 33

³ प्रकाशन नं. 20

⁴ प्रकाशन नं. 35

हडकड वेधशाला
जुन 2021